

# नागरिक आरोग्य कार्यक्रम

## Citizen Well-being program

हाते पुस्तका



Government of Nepal  
Ministry of Health and Population  
Department of Ayurveda and Alternative Medicine



World Health  
Organization  
Nepal



# नागरिक आरोग्य कार्यक्रम

## Citizen Well-being program

हाते पुस्तका



Government of Nepal  
Ministry of Health and Population  
Department of Ayurveda and Alternative Medicine



World Health  
Organization  
Nepal

## **नागरिक आरोग्य कार्यक्रम**

**प्रकाशक:** नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

**प्राविधिक सहयोग:** डब्लूएचओ नेपाल

**© सर्वाधिकार:** आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग

नेपाल २०७८

## प्राक्कथन

आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति हो र यो विधा वर्तमान युगमा बढ़दै गएको अस्वस्थ जीवनशैलीसँग सम्बन्धित नसर्ने प्रकृतिका रोगहरूको रोकथाम एवं रोग प्रतिरोधात्मक क्षमता बढ़ि गर्नका लागि प्रभावकारी, सस्तो, सरल र दिगो पद्धति सावित भएको छ । “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नारालाई सार्थक पार्न नागरिकहरूको सशक्त सहभागिता मार्फत् शारीरिक तथा मानसिक रूपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्नु नागरिक आरोग्य कार्यक्रमको उद्देश्य हो र सो कार्यमा सहयोग पुऱ्याउन हाते पुस्तिका तयार गरिएको छ ।

यो हाते पुस्तिका तयार गर्न विशेष सहयोग गरेकोमा विश्व स्वास्थ्य संगठन नेपाल प्रति आभार व्यक्त गर्दछु । हाते पुस्तिका तयार पार्नुहुने टोली, प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

डा. बासुदेव उपाध्याय  
महानिर्देशक  
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग



# विषयसूची

---

१. परिचय	१
२. उद्देश्य	२
३. मेरो स्वास्थ्य मेरो जिम्मेवारी	३
४. आयुर्वेदको प्रयोजन	४
५. स्वास्थ्यको परिभाषा	५
६. स्वस्थ र अस्वस्थ जीवनशैली	६
७. दिनचर्या	१०
८. स्वस्थ आहार	२८
९. केही बहु उपयोगी जडीबुटीहरू	३१
१०. धारणीय वेग र अधारणीय वेग	३६
११. अँखाको हेरचाह	३९
१२. हात धुने तरिका र व्यक्तिगत सरसफाई	४१
१३. पानी शुद्धिकरण गर्ने विधिहरू	४३
१४. वातावरण सरसफाई र निसक्रमीकरण	४४
१५. रात्रिचर्या	४५
१६. ऋतुचर्या	४६
१७. महिनावारी सरल र सहज	५२
१८. बाल स्वास्थ्य	५६
१९. प्रमुख नसर्ने रोगहरू तथा यसको जोखिम तत्वहरू	५७
२०. स्वस्थ बढ़ावस्था र ज्येष्ठ नागरिकमा उपयोगी योग आसनहरू	६१
२१. स्वस्थ जीवनशैली अपनाओँ, निरोगी रहौं	६५
२२. आयुर्वेद सम्बन्धि जानकारी र जिज्ञासा समाधान गर्ने संस्थाहरू	६७
२३. Contributor list	६८



# १. परिचय

स्वस्थ रहने उपाय घरमा आफैसँग छ, भन्ने कुरालाई मनन गरी प्रत्येक व्यक्तिले सामान्य स्वास्थ्यका नियमहरूलाई व्यवहारमा उतारी नियमित योग, ध्यान र सकारात्मक जीवनशैली अपनाउँदा गुणस्तरीय स्वास्थ्य प्राप्त हुन जान्छ, साथै सर्वे तथा नसर्ने रोगहरूको न्यूनीकरण हुँदै स्वास्थ्य क्षेत्रको ठूलो रकम रोगको उपचारमा खर्च भइरहेको परिप्रेक्ष्यमा उक्त रकम बचत हुने र गुणस्तरीय सेवा प्रवाहमा समेत टेवा पुग्ने छ। नेपालमा विभिन्न तथ्यांकहरूले सर्वे तथा नसर्ने रोगहरूको बढी प्रकोप भएको देखिएको छ। व्यक्तिगत सरसफाईको कमी, शिक्षाको अभाव एवं स्वास्थ्य को पहुँचको कमीले गर्दा हाम्रो समाजमा अझै पनि संक्रामक रोगहरूबाट ग्रस्त व्यक्तिहरूको संख्या उल्लेख्य छ। प्राकृतिक विपत्ति तथा अन्य अवस्थामा जनसमुदायमा फैलिने संक्रामक रोगहरू फैलिन नदिन अपनाइने विविध उपायहरूको व्यवस्थापन र महामारी पछिको पुनःस्थापनामा आयुर्वेद चिकित्सा सरल व्यावहारिक र सस्तो छ। यो यथार्थ हाम्रो परिवेशमा covid-19 व्यवस्थापनमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको प्रयोगबाट पनि अझ सान्दर्भिक देखियो। संयमित जीवनशैली उचित आहार, विहार, योगासन, ध्यान, प्राणायाम आदिबाट स्वास्थ्यको प्रवर्धन तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान हुन्छ। जीवन शैली परिवर्तनको माध्यमबाट आरोग्य, आत्मविश्वास र बौद्धिक मनोबल बढ़ि तथा चित्त शुद्ध गर्न सकिन्छ। यसबाट स्वास्थ्यसंरक्षण, प्रवर्द्धन र पुनःस्थापनामा सहयोग पुग्नेछ। तसर्थ जनसमुदायमा स्वस्थ-जीवनशैली सम्बन्धी सामान्य जानकारी प्रदान गर्ने उद्देश्यका साथ यो हातेपुस्तिका निर्माण गरिएको हो। नसर्ने रोगहरू र जोखिम कारकहरू को बोझ कम गर्न र स्वस्थ जीवनशैली संस्कृतिको कार्यान्वयन एवं स्थापना गर्न यो हातेपुस्तिका निर्माण गरिएको हो।

## २. उद्देश्य

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक पार्न आम नागरिकलाई शारीरिक मानसिक र आध्यात्मिक रूपमा स्वस्थ एवं सफल बनाई विश्वव्यापीरूपमा नसने रोगहरूको प्रकोपलाई न्यूनीकरण गर्न स्थानीय परिवेश र आवश्यकताअनुसार उपलब्ध स्रोतहरूलाई अधिकतम रूपमा प्रयोग गरी स्वास्थ्यसेवा हरेक तहमा नागरिकको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडीबुटीको माध्यमबाट शारीरिक तथा मानसिक रूपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्नु नागरिक आरोग्य कार्यक्रम निर्देशिकाको उद्देश्य हो र सो उद्देश्य पूरा गर्नका लागि यो हाते पुस्तिका (Handbook) तयार गरिएको छ ।

यो हाते पुस्तिका (Handbook) को प्रयोगपछि निम्न विषयमा जानकारी प्राप्त हुनेछ,

■ स्वस्थ-जीवनशैली	■ योग
■ दिनचर्या	■ धारणीय एवं अधारणीय वेग
■ ऋतुचर्या	■ केही बहुउपयोगी जडीबुटीहरू
■ सन्तुलित आहार	■ आयुर्वेद स्वास्थ्य सेवाहरू

यो हाते पुस्तिका (Handbook) को प्रयोगले सामाजिक सद्भावमा अभिवृद्धि गरी आफ्नो मौलिक चिकित्सा विधिको स्वतःस्फूर्त प्रयोगको माध्यमबाट असल राष्ट्रिय भावनालाई दिगो रूपमा जागृत गराई स्वास्थ्यको माध्यमबाट समग्र राष्ट्रिय एकतामा टेवा पुऱ्याउने छ । नागरिकलाई शारीरिक, मानसिक एवं आध्यात्मिक रूपमा स्वस्थ तथा सबल बनाई समग्र स्वास्थ्य सेवामा टेवा पुऱ्याउने छ । सामाजिक मूल्य मान्यतामा आएको स्खलनलाई रोक्न मद्दत गर्नेछ ।

## ३. मेरो स्वास्थ्य, मेरो जिम्मेवारी

### My Health My Responsibility



ध्यान गर्ने



दृश्यत वानी पिउने  
सम्पुष्टि आहार खाने



समय समयमा  
स्वास्थ्य जाँच लाने



ईमिक खेल  
खालाम गर्ने



तप्तिशु मेहन, प्रभाचान,  
मदाहान नहाने




स्वस्थ श्रीधरीकी  
हृषिकेश लाने

## ४. आयुर्वेदको प्रयोजन

प्रयोजनं चास्य स्वस्थस्य स्वास्थ्यरक्षणं आतुरस्य विकारप्रशमनं च ।

(च.सं.सू. ३०२६)



### आयुर्वेदको प्रयोजन

- १) स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु
- २) रोगी व्यक्तिको रोग निर्मूल गर्नु

### Aims of Ayurveda

- 1) Protect the health of the Healthy Individual
- 2) Alleviate disorders in the Diseased

## ५. स्वास्थ्यको परिभाषा



**Health is a state of complete physical, mental and social well-being and not merely the absence of disease or infirmity.**

— World Health Organization (1948)

समदोषः समाग्निश्च समधातुमलक्रिया : ।

प्रसन्नातेन्द्रियमनः स्वस्थ इत्यभिधीयते ॥

(सु.सू. १५।४४)

आयुर्वेदका अनुसार दोषहरू, धातुहरू, अग्नि, मल-मूत्रको क्रिया सम अवस्था रहेको तथा आत्मा, इन्द्रिय, मन प्रसन्न हुने व्यक्तिलाई स्वस्थ भनिन्छ ।

## ६. स्वस्थ र अस्वस्थ जीवनशैली

स्वस्थ जीवनशैली	अस्वस्थ जीवनशैली
	
शारीरिक रूपमा सक्रिय हुनु	विलासी तथा निष्क्रिय जीवन बिताउनु



स्वस्थ जीवनशैली	अस्वस्थ जीवनशैली
	
स्वस्थकर खानाको सेवन गर्ने	अहित गर्ने चिल्लो र पोलेको, तारेको खाना सेवन गर्ने



### स्वस्थ जीवनशैली



तनाव नलिने



लोभ नगर्ने



कोध नगर्ने



बहुवाह कहचोया गर्ने

### अस्वस्थ जीवनशैली



लोभ



हर, भय



प्रेरणा



कोध/हिता

सदाचारको पालना गर्ने (लोभ, ईर्ष्या, क्रोध नगर्ने र तनाव नलिने आदि)

लोभ, ईर्ष्या, क्रोध गर्ने



**स्वस्थ जीवनशैली****अस्वस्थ जीवनशैली**

व्यक्तिगत, परिवारिक तथा  
सामुदायिक सरसफाई गर्ने

फोहोर जथाभावी फाल्ने र सरसफाईमा  
ध्यान नदिने





## ब्राह्म मुहूर्तमा उठने



ब्राह्म मुहूर्तमा (सूर्योदय भन्दा अगाडि) = विहान सबैरै उठ्ने

ब्राह्म मुहूर्तमा उठ्नाले आयु, ऐश्वर्य प्राप्त हुन्छ ।  
ब्रह्मको अर्थ ज्ञान हो तसर्थ ज्ञानप्राप्तिका लागी यो उत्तम समय हो ।

## आचमन (जलपान)



राति सुन्ने समयमा एउटा तामाको भाँडामा एक/डेढ लिटर पानी राख्ने । बिहान ब्राह्ममुहूर्तमा उढ्ने र सबैभन्दा पहिले पानी पिउने ।

### बिहान उठेपछि पानी पिउँदाका फाइदा

- पाचन प्रणाली नियमित रहन्छ,
- मलावरोध हुँदैन,
- अनुहारमा चाउरी समयपूर्व आउनबाट जोगिन्छ,
- रोग प्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ ।

## मल-मूत्रको त्याग



- बिहान मल-मूत्र त्याग गर्नाले दिनभरि शरीर हल्का रहन्छ ।
- मल त्याग गर्दा मौन धारण गर्ने, मोबाइल चलाउने वा अन्य काम नगर्ने ।
- खुल्ला स्थानमा मल त्याग गर्नुहुँदैन ।
- मल-मूत्र त्यागागरेपछि, हात र खुट्टा राम्ररी साबुन पानीले सफा गर्नुपर्दछ, यसो गर्दा सड्कमणको डर हुँदैन ।

## दन्तधावन एवं मुँह सफाई (Brushing Teeth & Cleaning Tongue)



### दाँत माझ्दा ध्यान दिनुपर्ने कुरा

- निस्बत, बबुल, करञ्ज आदिको सफा हरियो डाँठको प्रयोग गर्ने अथवा नरम व्रशको प्रयोग गर्ने ।
- गिजालाई विना बाधा पुऱ्याई सफा गर्नुपर्छ ।
- दिनको दुई पटक (विहान र बेलुका) दाँत माझ्दा गर्नुपर्छ ।
- दाँत माझ्दे पाउडर वा पेस्ट कोमल ब्रसले पहिला तल तिरका दाँत र पछि, माथिका दाँत सफा गर्नुपर्छ ।
- त्यसपश्चात् जिब्रो सफा गर्नुपर्छ ।



### फाइदा

- दाँत स्वच्छ एवं मजबूत हुन्छन् ।
- मुखको दुर्गन्ध एवं विषाक्तता नष्ट हुन्छ ।
- जिब्रो स्वच्छ र सफा रहन्छ ।
- स्वादको ज्ञान राम्रोसँग हुन्छ ।



## नस्य

हरेक दिन नाकको दुवै प्वालमा शरू थोपा औषधियुक्त तेल अथवा गाईको छ्यु राख्ने गरौ ।



तस्वीर: डा. निमंत्र भुसाल

### नस्यको फाइदा

- रोग प्रतिरोधात्मक शक्ति बढ्छ, र दीर्घायु प्राप्त हुन्छ ।
- लामो समयसम्म यसको प्रयोग गर्दै गयो भने समयपूर्व कपाल फुल्नु, टाउको भारी हुनु, अनिद्रा, मुखको कालोपना आदि जस्ता रोगबाट पनि बच्न सकिन्छ ।

गर्भिणी र सुत्केरी अवस्थामा नस्यको प्रयोग निषेध गरिएको छ ।

## गण्डूष एवम् कवल



**गण्डूष :** गण्डूषमा द्रव औषधि मुखमा  
टन्न भरेर राखिन्छ् र कुल्ला गरिदैन ।

**कवल (कुल्ला गर्ने) :** कवलमा औषधि,  
कल्क सुखपूर्वक चलाउन सकिन्छ ।

### गण्डूष एवम् कवलका फाइदा :


- मुखको व्यायाम हुन्छ ।
- मुखमा स्वच्छता आउँछ ।
- वाणीमा मधुरता आउँछ ।
- खाना पचाउने क्षमता बढ्छ ।
- यसको प्रयोगले ओठ फुट्दैनन्, दाँत  
मजबुत हुन्छन्, दाँत कुँडिने डर हुदैन ।

## योग, ध्यान, व्यायाम



- योग, सूर्य नमस्कार, एरोविक्स, दैनिक व्यायामले शारीरिक शक्ति र प्रतिरोध क्षमता बढाउँछ ।
- शरीर लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त, जवान, स्वस्थ बनाउने सर्वोत्तम विकल्प हो व्यायाम ।
- शरीरका सबै स्रोत शुद्ध हुन्छन्, रक्त सञ्चार बढ्छ र अवशिष्ट पदार्थ शरीरबाट हट्छ ।
- अधिक बोसो कम हुन्छ, शारीरिक ऊर्जा र आत्मविश्वास बढाउँछ ।

# सूर्य नमस्कार



## मेच सूर्य नमस्कार



## ध्यानका फाइदाहरू

### Benefits of Meditation



एकाशला चुंडि गाई



हथासूक्ष्मवास गिरजाग



हृदय मुद्रा



शान्ति विचार तथा  
सन्तुष्टित मन



रोब परीतरोड़ालमक  
हमता बृंडि



विचार विकाशक



तनाव अवस्थापन



उठाव तथा स्मृति

## अभ्यङ्ग



तस्वीर: डा. निमेल भुसाल



विभिन्न तेलको प्रयोग गरेर शरीरमा विशेष दबाव दिएर गरिने मालिसको विधिलाई अभ्यङ्ग भनिन्छ ।

- अभ्यङ्ग गर्नाले त्वचा, नसा, जोर्नी, मांसपेशी लगायतका शरीरका अड्ग-अवयव बलिया हुन्छन् ।
- शारीरिक र मानसिक रूपमा फुर्तिलो बनाउँछ ।
- धेरै परिश्रम, व्यायाम आदि कारणले हुने शारीरिक थकाइ कम गर्नुका साथै दुखाइ कम गर्दछ ।
- आँखाको दृष्टिशक्ति बढाउँछ, त्वचा शुद्ध हुन्छ, वर्ण सुन्दर वा प्राकृत हुन्छ, निद्रा राम्रो लाग्छ ।

## स्नान



- नियमित स्नान गर्नाले शरीरमा अधिक गर्मी, दुर्गन्ध, पसिना, चिलाउने तथा तिखा हटाउँछ ।
- नियमित स्नान गर्नाले रोग प्रतिरोधात्मक क्षमता, बल, आयु, जठराग्नि (पाचन शक्ति) बढाउँछ ।
- शरीर तातो पानीले र शिर सामान्य चिसो पानीले नुहाउनु हितकारी हुन्छ ।
- कम्मरभन्दा तल तातो पानीले नुहाउनाले शरीरमा बल बढ्दछ,
- तर तातो पानीले शिर नुहाउने गरेमा कपाल एवं नेत्रको बलको नाश गर्दछ ।

## भोजन र भोजनविधि



- स्वस्थ व्यक्तिले स्निग्ध, लघु (हलुका/सुपाच्य आहार) एवं उष्ण आहारको सेवन गर्नुपर्दछ ।
  - यस्तो आहारले जठराग्नि (पाचन शक्ति) प्रदीप्त गर्दछ, बल बढाउँछ, वर्ण राम्रो बनाउँछ, मन प्रसन्न गर्दछ, साथै वायुको अनुलोमन गर्दछ ।
  - ठोस भोजन आमाशयको दुई भाग पूर्ण हुनेगरी सेवन गर्नुपर्दछ, तृतीय भाग तरल पदार्थका लागि र चतुर्थ भाग वायुको सञ्चरणका लागि खाली राख्नुपर्दछ ।
  - एकाग्र चित्त भएर आफ्नो पाचन शक्तिको विचार गरेर भोजन सेवन गर्नुपर्दछ ।
- छिटोछिटो, गफ गर्दै, मोबाइल चलाउदै, टिभी हेदै, हाँस्दै भोजन गर्नुहुँदैन ।

## षट्करसयुक्त खाना खाने गराईं



महुर (गुडी)

Sweet



सम्म (समिश्र)

Sour



अत्ता (नुसिल्ली)

Salt



Concept of  
complete diet  
containing six  
different  
tastes



कटु (चिरी)

Pungent



हिंक (तेली)

Bitter




रुधाव (टर्पी)

Astringent

## आयुर्वेद अनुसार भोजनमा रसको सेवन क्रम



## दैनिक आहारमा आवश्यक विविध र पौष्टिक खानेकुराको संरचना



**अस्वस्थकर  
विभिन्न रोगको कारण**



ईनिक चिया, कीफ



माइक पेय चशाई



**स्वस्थकर  
रोग प्रतिरोध क्षमता वृद्धि**



लाज्जा फालभूषितो रस



बही



जडीबटी उचालेको पानी



## ५. स्वस्थ आहार



दुष्काळा परिकार



मीसम अनुसारका फलाकूल



मीसम अनुसारका मालामडी



स्थानीय स्तरमा उपलब्ध जडीबुटी  
एवम् औषधिको सदुपयोग गरौं ।



लोपोन्मुख जडीबुटीहरूको  
संरक्षण र खेती गरौं



## भान्सा = घरको अस्पताल



ज्वानो



बेसार



अलैं ची



अमला



ल्वाड



तुलसी



करेला



कागती



दालचीनी



अदुवा



सशुन



मेंटी

स्वास्थ्यवर्धक तथा रोगप्रतिरोधक क्षमता भएका जडीबुटी हरेक नेपाली भान्सामा उपलब्ध छन्।

## ९. केही बहुउपयोगी जडीबुटीहरू

बहु उपयोगी जडीबुटीहरूको प्रयोग गराई, स्वस्थ रहाँ



## केही बहुउपयोगी जड़ीबुटीहरू

चित्र	जड़ीबुटी	उपयोगिता
	तुलसी	रुधाखोकी, ज्वर
	बेसार	रोग प्रतिरोधात्मक क्षमता वृद्धि
	अदुवा	अरुचि, वान्ता, दुखाई
	मेथी	मधुमेह, बाथ

## केही बहुउपयोगी जडीबुटीहरू

चित्र	जडीबुटी	उपयोगिता
	लसुन	अम्लपित्त, अरुचि
	त्वाड़	दाँतको समस्यामा
	ज्वानो	पाचन, जोर्नी दुखाईमा, जुका, चुर्नामा
	दालचिनी	मोटोपनमा उपयोगी, कोलेस्ट्रोल वृद्धिमा उपयोगी

## केही बहुउपयोगी जडीबुटीहरू

चित्र	जडीबुटी	उपयोगिता
	अमला	भिटामिन सी को उत्कृष्ट स्रोत, रोग प्रतिरोधात्मक क्षमता वृद्धि
	कुरिंगी	तरकारीको रूपमा पौष्टिक र स्तनपायी आमाको दुध बढाउन उपयोगी
	छ्यु कुमारी	पोलेको ठाउँमा, छाला सम्बन्धी रोगहरूमा
	गुर्जी	रोग प्रतिरोधात्मक क्षमता वृद्धि, रसायन, ज्वरमा उपयोगी

## केही बहुउपयोगी जड़ीबुटीहरू

चित्र	जड़ीबुटी	उपयोगिता
	नीम	रक्तविकारमा, मधुमेह, छाला सम्बन्धी रोगहरूमा
	जिरा	अपच, महिनावारीसम्बन्धी समस्यामा
	धनियाँ	भोक जगाउँछ, पाचनमा सहयोग गाढ़
	मरिच	रुधा, खोकी, ज्वर, अपच, चिसोमा

## १०. धारणीय वेग (धारण गर्नुपर्ने वेग)

### मानसिक धारणीय वेग

- क) लोभ
- ख) शोक
- ग) भय
- घ) कोद्ध
- ड) गर्व
- च) निर्लज्जता
- छ) ईर्ष्या
- ज) अति कामवासना
- झ) द्रोह



कोश



शोक



भय



चोरी

### शारीरिक धारणीय वेग

- क) दुस्साहस,
- ख) परस्त्री सम्भोग
- ग) चोरी
- घ) हिंसक प्रवृत्ति



सोभ

### वाचिक धारणीय वेग

- क) कठोर वचन
- ख) भुट्टा बोल्नु
- ग) अनावश्यक गफ आदि

# अधारणीय वेग (धारण गर्न नहुने वेग यि वेगहरू रोक्नु हुदैन)



भोजको वेग



तिचाँचिको वेग



आँसु(कवाई)को वेग



निदाको वेग



इबालको वेग



खोकीको वेग



मृदको वेग



मलको वेग



वपान वायुको वेग



वमनको वेग



बुम्हा (हाई) को वेग



डकार वेग

## अधारणीय वेग धारण गर्दा हुने समस्याहरू

- १) भोकको वेग : शरीर दुर्बल, रक्त कमी, रिंगटा, मूच्छा ।
- २) तिर्खाको वेग : शरीर थाक्ने, हृदय पीडा, मुख सुक्नु, रिंगटा ।
- ३) आँसुको वेग : रुधा, शिरमा भारीपन, अनिद्रा, गहन उदासी, नेत्र रोग, हृदय रोग ।
- ४) निद्राको वेग : आँखा पोल्नु, टाउको भारी हुनु, टाउको दुख्नु, अपच ।
- ५) श्वासको वेग : घबराउनु, हृदय पीडा तथा मूच्छा ।
- ६) खोकीको वेग : दम, छातीमा दुख्ने तथा घाँटीको रोग ।
- ७) हाच्छ्युङ्को वेग : आधा टाउको दुख्नु, टाउको भारी हुनु ।
- ८) मूत्रको वेग : मूत्र रोकिनु, मूत्राशय तथा लिङ्गमा शूल, पेट फुल्नु ।
- ९) मलको वेग : पक्वाशय, टाउको दुख्नु, मलमा अवरोध, पिडौला फर्कनु ।
- १०) अपानवायुको वेग : वात (वायु) सम्बन्धी रोग, पेट दुख्नु, पेट फुल्नु ।
- ११) वीर्यको वेग : पौरुष ग्रन्थि, अण्डकोश, शुक्र प्रणाली शुक्राशयमा शोथ हुनु, गुदा पीडा, पिसाव रोकिनु ।
- १२) वमनको वेग : दाद, शरीरमा शोथ, ज्वरो, भोजनमा अरुचि ।
- १३) जम्भाईको वेग : शारीरिक अड्ग सिकुड्न, हातखुटा कम्पन, शरीर भारी ।
- १४) डकारको वेग : हिचकी, छाती जकडिनु, श्वास कष्ट, भोजनमा अरुचि ।

## ११. आँखाको हेरचाह



## आँखाको हेरचाह



आँखा बन्द गर्ने, ५ मन्त्रे, आँखा खोल्ने



*Zooming in & Out*



कलमको दुप्पोमा हेई, कलमसाई नीनिक र टाका सग्ने



आँखाको नामि छुवाएर गर्ने अभ्यासालहन



*Palming Your Eyes*



*Palming*

हार्टीला रगडैर आँखामाथि राढ्ने

## १२. हात धुने तरिका र व्यक्तिगत सरसफाई



हानेलाई हानेका मिळे



दाढ़िये हानेलाई देहे हासको माविनामा पाना मिळे र देहे हानेलाई दाढ़िये हानेलाई माविनामा पाना मिळे



पीलाको चिरी बजा अवृद्धी हानेलाई छीलाई मिळे



अलीबाटे चडाउडिको मामालाकू अवृद्धी हानेलाई हानेलाईच दाढ़िये लिल्ले



हानेलाई दुखीलाई समावेश मिळे



पीलाको दुखावे दाढ़िये र देहे हानेलाई दोबा बालाना पारी मिळे

### हात धुने तरिका

हरेक पल्ट यी तरिकाहरू प्रयोग गरी हात धुने गर्नुपर्छ, अनि साउनको प्रयोग गर्ने विसर्जनु हुन्ने। हात थोइकोपेक्ष सफा र सामानले हात पुर्खनुपर्छ।



## व्यक्तिगत सरसफाई



## १३. पानी शुद्धिकरण गर्ने विधिहरू

### पानी शुद्धिकरण गर्ने विधिहरू

वीमध्ये कुनै एक विधि  
झोल बोरे तामीले  
साथ र तूरिल राखे  
निल्मे राख्नुपर्छ ।



## १४. वातावरण सरसफाई र निसंक्रमीकरण

निसंक्रमित हुनका लागि क्लोरिइन  
०.१ प्रतिशत प्रयोग गरेर शौचालय  
नियमित सफा गरौं ।

प्लाष्टिक तथा अन्य फोहोरलाई  
कहिल्यै नजलाऊं ।

प्रयोग भएका मास्क तथा पन्जा  
आदि जथाभावी नफ्याकौं

सङ्घे गल्ने फोहोरलाई गहिरो खाडल  
वा कम्पोष्ट बनाउने बाल्टीमा राखेर  
मल बनाऊं ।



## १५. रात्रिचर्या



### भोजन विधि

- लघु, सुपाच्य भोजन
- (रात्रिको प्रथम प्रहरमा भोजन)



### भोजन विधि

प्रक्षालन  
(हात धुनु)



चंक्रमण  
(टहल्नु)

GOOD SLEEP POSITION	BAD SLEEP POSITION
---------------------	--------------------



### भोजनोत्तर कर्म

- प्रक्षालन (भोजन पश्चात)
- दन्तधावन
- चंक्रमण (५ मिनेट)

### शयन

- भोजन गरेको २ घण्टा पछिमात्र सुल्ने
- ६-८ घण्टाको निद्रा
- सुल्ने, उठ्ने तालिका नियमित गर्ने

शयन

**फाइदा:** श्रमहर, वृष्य, पुष्टिकारक

## १६. ऋतुचर्या



२ महिनाको समयलाई ऋतु भनिन्छ ।

१. शिशिर ऋतु- माघ, फागुन

(जनवरी, फेब्रुअरी)

२. वसन्त ऋतु- चैत, वैशाख

(मार्च, अप्रिल)

३. ग्रीष्म ऋतु- जेठ, असार (मे, जुन)

४. वर्षा ऋतु- साउन, भदौ

(जुलाई, अगस्त)

५. शरद ऋतु- असोज, कात्तिक

(सेप्टेम्बर, अक्टुबर)

६. हेमन्त ऋतु- मङ्गसिर, पुस

(नोभेम्बर, डिसेम्बर)

**ऋतुविशेषवशाच्च आहारविहारसेवनप्रतिपादनार्थं ऋतुचर्यायाः । (अ.ह.स्. ३१)**

हरेक ऋतुमा वातावरण र शरीरमा विभिन्न परिवर्तन आउँछन् । त्यसैलाई मध्यनजर गर्दै ऋतु अनुसारको आहार र विहारको वर्णनलाई ऋतुचर्या भनिन्छ ।

# हेमन्त-शिशिर ऋतुचर्या



बातावरणमा परिवर्तन

हावा खिलो सूर्यको तातोपन मन्द



शरीरमा परिवर्तन

पित शर्मन

लफ संचय

आहार

अम्ल, जवण, गुरु, लिंग बोलन, दुर्घ परिकार



विहार

अभ्यङ्ग (तेज), अदानी स्वास्थ्यमा वस्त्रे



अपच्य

कटु, तिक्क, कथाव रस, शीत जल, दिवा स्वास्थ्य



# वसन्त ऋतुचर्या



वातावरणमा परिवर्तन      शूष्य न अति सीध्या न अति घन्य

शरीरमा परिवर्तन      कफ प्रबोध      जठरालिन मन्द

आहार      मड, निन्हा, कदु, कमाय रसपुर्ण, लघु आहार



विहार      बचन, उद्धवर्तन, यजूष, वन्नन, शैचून



व्यवस्था      मधुर, अम्ल, लवण, दुः भोजन, दिवा स्वप्न



# ग्रीष्म ऋतुचर्चर्या



वातावरणमा परिवर्तन

सूर्य तीव्रग

वाष्पमा रक्षता

शरीरमा परिवर्तन

वात रुचय

जल शमन

ब्राह्मा



विद्यार

हिममा लीलममा बम्बे, रातमा  
चन्द्रमाको उचाइमा नुम्बे,  
बन्धन तेप लवाड्यो, बरात,  
तात, रहेचाम नुम्बे



अपम्भ

नवया, बर्फ, कद, र उच्चा बाहार, मैधुन



# वर्षा ऋतुचर्या



वातावरणमा परिवर्तन सूर्यको लाप शृंग मन्द जर्दी र बाइल

शरीरमा परिवर्तन पित संबय वात प्रकोप ब्रह्म मन्द

खच्च, एवम् खानेको जल, बड़-जल, अम्ल, लवण, लिन्य, खातभायक आहार, पुरानी वाई, राजसूय, आमल आहार



वसिन छर्ने, उद्धर्तन, सुखिपत इल, माला पढीग,



विहार

नदीको जल, दिवान्धन, शृंग व्यायाम, मैदान, हावाना ठिहाने



ऋग्य

# शरद् ऋतुचर्या



बाताबदरणमा परिवर्तन सूर्य तीव्र निर्मल आकाश कमलयुक्त ताप

शारीरमा परिवर्तन

बात शमन

पिता इकोप

मधुर, लिक, गीत, लघु आडार, भाक्षण औ, गही, इंसोफल (बन्धु जल)

आडार



पिरोचन कर्म, गतान्मोदण बने, गिरा दृढ़ मेवन, चन्दन, हड्डी लेप मसाउडी, रातभा पहिली चन्दगाङ्हो इकाशा बने

विहार



मिरग, घोलोयुक्त मास, तेल, छार, दही, दिला स्वप्न, हावामा विहार

अपच्य



## १७. महिनावारी सरल र सहज

- १) आहारः सुपाच्य भोजन (जौ, गहुको रोटी, दाल सेवन गर्ने) ।
- २) अत्यधिक तनाव सृजना गर्ने काम, आवाज, लामो यात्रा नगर्ने ।
- ३) आवश्यक विश्राम लिने ।
- ४) ध्यान तथा प्राणायाम (चन्द्रभेदी, भ्रामरी, शीतली, शीतकारी) गर्ने ।
- ५) अमिलो, पिरो, नुनिलो कम मात्रामा प्रयोग गर्ने ।
- ६) प्रशस्तमात्रामा ताजा फलफूल, हरियो सागपात, दुध प्रयोग गर्ने ।



## गर्भिणी परिवर्त्या





गर्भिणी महिलाले ९ महिनामा ८ पटक अस्पताल वा स्वास्थ्य चौकिमा अनिवार्य स्वास्थ्य जाँच गराउनु पर्छ ।

# मासानुसार गर्भीणी परिचर्या



मासानुसार गर्भीणी

## जीवितो महिना

## पिंडो दृश्य

एक विवा वर्षता ताजा नीली  
दृश्य, यथा बन्धुवार मिर्झी ताजा  
५-८ दाना स्थान घर्षन



मासानुसार गर्भीणी

## दीदी भाइना

शताबदी, विदारीकन्न, शीबन्नी,  
बालवन्ना, बेटीवधु, बला आदि  
मीठा और छोटीको १ देखि २ वर्ष  
पूर्व २०० मिलिलिटर दृश्य र २००  
मि लि यानीमा विलाई उचावर  
सेवन दर्हन।

## तीसो भाइना

हृदय एक वर्षता तुड़  
फिल र लाला वर्षता वह  
विलाई (वर्षता, बालवर  
फिल र वह विलिं)  
सेवन दर्हन।

## चौसो भाइना

५० हैंडि ३० लाद दीर्घी  
पिंड भैंसी लचन भिन्नुहोस्  
८ बलान्ना तुड़पंथ  
विकालनुहोस्, ८ लचनां  
पालन तकि बन्धुवा  
उपरोक्त गर्जुहोस्।

## पाँचो भाइना

१५ हैंडि ४० यान पिंड, दृश्य, चालवर,  
लाल-टीटीया लिनुहोस्। दर्हन १ हैंडि ८  
बाल बदाम लिलाईसे लचन शक्ति  
बन्धुवार यिलाउनुहोस्, विलान दीका  
विकालनुहोस्, ८ मलाई लालीन बलावर  
काल्डीन, ८ मालिकाट दृश्य विलुहोस्।

## छोटी र सातो भाइना

शताबदी, विदारीकन्न, शीबन्नी, बलवन्ना, बेटीवधु,  
बला आदि छोटी छोटीको १ देखि २ वर्ष चूर्ण २००  
मिलिलिटर दृश्य र २०० मि लि यानीमा विलाई लिनुहोस्,  
मध्याम अचिमा लकाउनुहोस्, र लोक्षण चूर्ण समावेश  
गर्जुहोस्, र यसलाई फिरको साथ उपभोग गर्जुहोस्।


## बाटी र चारो भाइना

चागललाई ५ गुना दृश्य र ५ गुना यानीमा विलाई लिनुहोस्,  
लचन शक्ति बन्धुवार दूसील गर्जुहोस्। विलान का शक्ति  
फिल दाल का लिका लिनुहोस्।  
जल यसको लिलाको आकार, पेटको आकार बहुत, कम्बल  
र ग्वाँस बहुत सम्भव। उचावारका आदि विकालकक्षी  
कल्पनाहजुरुवार इम्बवगोल, एरपहु तेस इयीग गर्जुहोस्।

## १८. बाल स्वास्थ्य



## १९. प्रमुख नसर्ने रोगहरू तथा यसको जोखिम तत्वहरू



## उच्च रक्तचाप

The diagram illustrates healthy and unhealthy habits for managing high blood pressure through two main sections:

- Healthy Habits (Top Left):** Shows a man in a purple shirt and a woman in a green sari standing near a door. A speech bubble lists:
  - कम गर्वे
  - सैन
  - शुद्ध
  - विस्ता
 An orange downward arrow points from this section to the top right section.
- Unhealthy Habits (Bottom Left):** Shows a man in a green t-shirt sitting on a striped mat, eating a meal. A speech bubble lists:
  - प्रयोग नगर्ने
  - रक्खी
  - चुरोट
  - मुर्हि
 A red 'X' icon is inside a circle above this list. A green upward arrow points from this section to the bottom right section.
- Top Right Section:** Shows a doctor in a white coat examining a patient's blood pressure. A blue clipboard nearby has a red heart icon.
- Bottom Right Section:** Shows various unhealthy items: a glass of red liquid, a cigarette, a pipe, and a small bottle.

## मेरो मुटु : मेरो जिम्मेवारी

### मुटु रोगको जोखिम कम गर्ने उपायहरु

चुरोट, सैनि,  
प्रयोग नगर्ने



PROTECTING PEOPLE FROM  
TOBACCO SMOKE

स्वस्थकर  
खाना खाने



HEALTHY DIETS

दैनिक  
कसरत गर्ने



PHYSICAL ACTIVITY

मादक पदार्थ  
रक्तसी जाहिं  
प्रयोग नशर्ने



AVOIDING HARMFUL USE OF ALCOHOL



World Health  
Organization

[www.who.int/global\\_health](http://www.who.int/global_health)

## मधुमेह व्यवस्थापन

मधुमेहमा प्रभावकारी योग



प्राणायाम



हलासन



मण्डूकासन



उत्तानपादासन



बकासन



गोमुखासन

मधुमेह नियन्त्रण

न्यूनमात्रामा प्रयोग गर्ने



प्रयोग न गर्ने ✘



प्रशस्त मात्रामा प्रयोग गर्ने



## २०. स्वस्थ वृद्धावस्था

**वृद्धावस्थाका लागि लाभदायक सुझाव**

- १) परिवारले सम्मान, रेखदेख एवं सहयोग गर्ने ।
- २) रातिमा पूर्ण विश्राम गर्नुपर्छ । ६-८ घण्टाको निद्रा आवश्यक हुन्छ ।
- ३) सूर्यको तीव्र किरण सीधा त्वचामा पर्नुहोनैन । विहानीको तथा साँझको सूर्य किरण सीमित कालसम्म सेवन गर्नुपर्छ ।
- ४) सधैँ प्रसन्न चित रहनु तथा मादकपदार्थको सेवनबाट बच्नुपर्छ ।
- ५) चिया, कफीको अधिक प्रयोग गर्नुहोनैन ।
- ६) नित्य योगाभ्यास गर्नुपर्दछ ।
- ७) ब्राह्मी, आमलकी, शिलाजित आदि जस्ता रसायन द्रव्यको आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिई सेवन गर्ने ।

## ज्येष्ठ नागरिकमा उपयोगी योग आसनहरू



प्राणायाम



उत्तानपादासन



मण्डुकासन



वृक्षासन



ध्यान मुद्रा



शावासन



वज्रासन



कपालभाति



भ्रामरी



बालासन



ताढासन




भुजङ्गासन

सुत्ता भुलको प्रयोग गरौ ।

बाहिर निस्कदा पुरा वाउला भएका लुगा लगाओ ।

लामखुटे, भुसुनाको टोकाई वाट बचौं ।

मलेरिया, डेंगू, कालाजार जस्ता रोगवाट बचौं ।



## खराब बानीको त्याग गरौं स्वस्थ रहौं



मादक पदार्थको सेवन नगरी



तनाखु सेवन



तपाईंले प्रयोग गर्ने चुरोट, खैमिसे तपाईंको परिवारलाई त अल्लर गरिरहेको छैन ?

## २१. स्वस्थ जीवनशैली अपनाओँ निरोगी रहोँ

### स्वस्थकर खाना खाओँ

प्रशस्त मात्रामा फलफूल र सागपात खाओँ ।  
चिल्लो र चिनी कम प्रयोग गरौ ।



### फुर्तिलो बनाऊँ

दैनिक कम्तिमा ३० मिनेट पसिना  
आउने गरि कसरत गरौ ।



### प्रयोग नगरौँ

चुरोट, जाँड, रक्सी, खैनि, मादक  
पदार्थ प्रयोग नगरौँ ।



## भ्रामक प्रचार प्रसारको भरमा आयुर्वेद औषधि प्रयोग नगरै



आयुर्वेद स्वास्थ्य संस्थामा चेक जाँच गरेर चिकित्सक वा स्वास्थ्यकर्मीको  
परामर्श लिएर मात्र औषधिको प्रयोग गरै ।

## २२. आयुर्वेद सम्बन्धी जानकारी र जिज्ञासा समाधान गर्ने जाने संस्थाहरू

- १) नागरिक आरोग्य सेवा केन्द्र
- २) आयुर्वेद औषधालय
- ३) आयुर्वेद स्वास्थ्य केन्द्र
- ४) प्रादेशिक आयुर्वेद चिकित्सालय
- ५) आयुर्वेद चिकित्सालय, नरदेवी
- ६) आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर
- ७) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
- ८) आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
- ९) आयुर्वेद चिकित्सा परिषद्
- १०) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय



आयुर्वेद चिकित्सालय, नरदेवी



आयुर्वेद शिक्षण अस्पताल



राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

## 23. Contributor list

1. Dr. Vasudev Upadhayay, Director General, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
2. Dr. Pradeep KC, Director, Ayurveda Hospital, Nardevi, MoHP, Kathmandu, Nepal.
3. Dr Munkarna Thapa, Senior Ayurveda Consultant, Division Chief, Department of Ayurveda & Alternative Medicine, MoHP, Teku, Kathmandu, Nepal.
4. Dr. Shyam Babu Yadav, Senior Ayurveda Consultant, Division Chief, Department of Ayurveda & Alternative Medicine, MoHP, Teku, Kathmandu, Nepal.
5. Dr. Baburaja Amatya, Senior Ayurveda Consultant, Policy, Planning and Monitoring Division, MoHP, Kathmandu, Nepal.
6. Dr. Bamshdeep Kharel, Managing Director, Singhdarvar Vaidyakhana Vikas Samiti, MoHP, Kathmandu, Nepal.
7. Dr. Bhakta Bahadur K.C. Chief, Health Promotion and Tobacco Control Section, NHEICC, MoHP, Kathmandu, Nepal.
8. Dr. Guna Nidhi Sharma, Senior Health Administrator, Policy, Planning and Monitoring Division, MoHP, Kathmandu, Nepal.
9. Dr. Krishnaraj Parajuli, Ex- Director General, Department of Ayurveda, MOHP, Teku, Kathmandu, Nepal.
10. Dr. Kasiraj Subedi, Assistant Professor, Ayurveda Campus, Tribhuvan University, Kirtipur, Kathmandu, Nepal.
11. Dr. Buddhi Prasad Poudel, Consultant Ayurveda, Health Directorate, Gandaki Province.
12. Dr. Ramchandra Pandey, Ayurveda Physician, Ayurveda Hospital, Nardevi, MoHP, Kathmandu, Nepal.

13. Dr. Santosh Kumar Thakur, Ayurveda Physician, Department of Drug Administration, MoHP, Bijulibazar, Kathmandu,Nepal.
14. Dr Puneshwar Keshwari, Ayurveda Physician, Department of Ayurveda & Alternative Medicine, MoHP, Teku,Kathmandu,Nepal.
15. Dr. Narayan Shrestha, Ayurveda Physician, Department of Ayurveda & Alternative Medicine, MoHP, Teku,Kathmandu,Nepal.
16. Dr. Prakash Gyawali, Ayurveda Physician, Department of Ayurveda & Alternative Medicine, MoHP, Teku,Kathmandu,Nepal.
17. Dr.Bikas Raj Ghimire, Consultant Kayachikitsa, National Ayurveda Research and Training Centre, MoHP, Kirtipur,Kathmandu,Nepal.
18. Dr. Pratibha Tripathi, Assistant Professor, Dept. of Swasthavritta, Ayurveda Campus, Tribhuvan University, Kirtipur,Kathmandu,Nepal.
19. Dr. Suchit Kumar Sharma, Ayurveda Physician, Ministry of Social Development, Province No.2.
20. Dr. Rupendra Puri, Ayurveda Physician, Policy, Planning and Monitoring Division, MoHP, Kathmandu, Nepal.
21. Dr. Rabindra Niraula, Ayurveda Physician, Ministry of Social Development, Province No.1
22. Dr. Chetraj Joshi, Ayurveda Physician, Ministry of Social Development, Far west Province.
23. Dr. Pushpa Raj Poudel, Ayurveda Physician, Ministry of Social Development, Province- 5.
24. Dr. Robin Bhusal, Ayurveda Physician, Ministry of Social Development, Bagmati Province.
25. Dr. Yadav Prasad Upadhyay, Ayurveda Physician,Ministry of Social Development, Karnali Province.

26. Dr. Achyut Acharya, Ayurveda Physician, Kathmandu, Nepal.
27. Mr. Khimraj Rijal, Senior Kabiraj Nirikshak, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
28. Mr. Govinda Dhakal, Senior Kabiraj Nirikshak, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
29. Mr. Narayan Prasad Acharya, Senior Kabiraj Nirikshak, Chandragiri Municipality, Kathmandu, Nepal.
30. Mr. Bishnu Maya Shrestha, Senior Kabiraj Nirikshak, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
31. Bishworaj Nepal, Under Secretary, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
32. Mr. Surya prasad Bhusal, Account Officer, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
33. Mr. Lal Bahadur Shrestha, Section officer, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
34. Mrs. Sobha Pandey, Nayab Subba, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
35. Mr. Niroj Pokherel, Account Assistant, Department of Ayurveda & Alternative Medicine, MOHP, Teku, Kathmandu, Nepal.
36. Dr Khurshid Alam Hyder, Public Health Administrator, WHO Nepal.
37. Kimat Adhikari, National Professional Officer, Health System Development, WHO Nepal.
37. Rudra Thakuri, WHO Nepal.
38. Dr Nirmal Bhusal, Consultant, WHO Nepal.





Government of Nepal  
Ministry of Health and Population  
Department of Ayurveda and Alternative Medicine



World Health  
Organization  
Nepal